




CEPHED

# पोलीक्लोरीनेटेड वाइफिनाइल, डाइअक्सीन तथा फ्यूरान र तिनका असरहरू




जानकारी पत्र

माघ २०७०



## पोलीक्लोरीनेटेड वाइफिनाइल (पि.सि.टि.)

मानव स्वास्थ्य तथा वातावरणको लागि अत्यधिक हानिकारक मानिएर पप्स महासम्झिले सुचिकृत गरेका २२ वटा दिघाई रसायनहरू मध्ये पोलीक्लोरीनेटेड वाइफिनाइल (Polychlorinated Biphenyl- PCBs) पनि एक हो । यसलाई छोटकरीमा पि.सि.टि. ले सुचित गरिन्छ । यो रसायनको प्रचलित नेपाली भाषामा चिनिने "बिजुलीको तेल वा राईफलको तेल" मा अत्यधिक मात्रामा मिसाइने गरिन्थ्यो । यो रसायनको सबैभन्दा पहिले सन् १९६५ मा पता लागेपनि यसको व्यावसायिक उत्पादन अमेरिकामा सन् १९२९ देखि सुरु भएको हो । औद्योगिक विकासलाई द्रुतरूपमा अगाडी बढाउन हजारीको संख्यामा उत्पादन गरिएका रसायन भित्र पिसिवी पनि पर्दछ । यसको रासायनिक विवरण भने यस प्रकार दिन सकिन्छ ।



वाईफिनाईल रिडमा क्लोरिनको संख्या तथा स्थानको आधारमा पि.सि.टि. जम्मा २०९ प्रकारको हुन्छ । जस्ती धेरै संख्यामा क्लोरिन यसमा जुडेको हुन्छ, यो त्वरी धेरै तै विखण्डन नहुने तथा लामो समयसम्म रहेर हानी गर्दछ । यसको हानीकारक गुण क्लोरिनको स्थानमा र संख्यामा भर पर्दछ । यसमा १२ वटा कार्बन मिलेर दुईवटा बुताकार आकारमा जुटेर रहेको हुन्छ भने यसमा १ देखि १० वटासम्म क्लोरिन जुडेको हुन्छ । यसलाई रसायनको रूपमा  $C_{92-95}H_{90-95}Cl_x$  लेख्न सकिन्छ । जहा x को मान चाहिँ १ देखि १० हुन सक्दछ । C भनेको कार्बन, H भनेको हाईड्रोजन, Cl भनेको क्लोरनि हो ।

यो खासगरी तरल वा ठोस अवस्थामा पाईन्छ । यसको कुनै गन्ध तथा स्वाद हुँदैन । यो सफा पहेलो रङ्गको गाढा तरल पदार्थको रूपमा बढी पाईन्छ । यसको घनत्व १.९८२ देखि १.५६६ कंजी प्रति लिटरसम्म हुन्छ । यसलाई विभिन्न देशमा विभिन्न नामले जानिन्छ ।

पि.सि.टि. रसायनका निम्न बमोजिमका विशेष गुणहरूको कारणबाट द्रान्सफर्मर लगायत अन्य विद्युतिय उपकरणमा प्रयोग गरिने तेलमा यसको प्रयोग व्यापक रूपमा हुन पुगेको हो । यस रसायनका निम्न गुणहरू छन् ।

- नबल्ने
- गहुँगो र बाकलो
- बिजुलीको कुचालक



पि.सि.टि. विद्युतको तेल र द्रान्सफरमर

- उच्च उम्लने तापक्रम भएको एवं ताप सोसन सक्ने
- पानी भन्दा गही र पानीमा नमुल्ने
- सजिलै विखण्डन नहुने तथा लामो समयसम्म उही रूपमा रहने
- वातावरणमा र विभिन्न पारिस्थिक प्रणालीहरूमा यो जम्मा तथा बृद्धि हुँदैजाने ।


### बिजुलीतेलको प्रयोगहरू

बाहिरी प्रयोग	नित्री प्रयोग
पेन्टहरूमा र सिमेन्टमा प्लासिसाइजरको रूपमा	क्यापासिटरहरूमा
पकाउने	द्रान्सफरमरहरूमा कुचालक पदार्थको रूपमा
आगोको कुचालक, तातो कुचालक, बिजुलीको कुचालक	सफाई गर्ने भ्याकुम पम्पमा
टास्ने कामामा प्रयोग	हाईड्रोलिक मा तरलपदार्थको रूपमा
रङ्गहरूमा र पानी सिलर्न	
रेलमा सिलपरको रूपमा	

<http://dhs.wi.gov/eh/HlthHaz/fs/PCBlink.HTM>

सन् १९२९ देखि १९७८ सम्म यस रसायनको बिजुलीको कुचालक र तापलाई सोसन सक्ने गुणको कारणबाट औद्योगिक क्षेत्रमा व्यापक रूपमा प्रयोग गरियो । खासगरी यो रसायन बिजुलीको द्रान्सफर्मर, क्यापासीटर, औद्योगिक उपकरणहरू हाइड्रोलिक फ्लुइड, भोल्टेज रेल्युलेटर, भ्याकुम पम्प, टर्बाइन र पेन्ट, लुब्रिकेटीड तेल, अग्निनिरोधक सामग्रीको रूपमा प्रयोग भएको पाइन्छ । खासगरी यसको उत्पादन अष्ट्रिया, चीन, फ्रान्स, जर्मनी, इटाली, जापान, रसीया, वेलायत र संयुक्त राज्य अमेरिकामा भएको पाइन्छ ।






## पि.सि.वि.बाट मानव स्वास्थ्य तथा वातावरणमा पर्ने असरहरू

हालसम्मको अध्ययनबाट पिसिवि. रसायन वातावरणमा आइसकेपछि, यसबाट प्रदूषित खाद्यान् वा कुनै पनि उपभोग्य वस्तुको सेवन गरेमा निन्म प्रकारको समस्याहरू हुन्छ ।

- छाल विलाउने, आँखा पोल्ने, स्वास नलीमा जलन, टाउको दुख्ने, टाउको गाहौं हुने,
- स्मरण शक्तिको ह्रास, मानसिक असन्तुलन,
- कलेजोमा असर,
- सन्तान उत्पादन प्रकृयामा असर र नपुसंक समेत बनाउने,
- क्यान्सर लगाउन सक्ने (IARC, Monographs, 1, Vol 170)
- रोग प्रतिरोधात्मक शक्तिमा ह्रास आउने,
- स्नायू प्रणालीमा असर आदि ।

नेपाली ग्रील वर्कशेपका कामदारहरूमा देखिएका स्वास्थ्यजन्य समस्याहरू



नेपालमा यसबाट परेको असरहरूबाटे कुनै ठोस वैज्ञानिक अध्ययन नभएपनि यस केन्द्रले सन् २०१० र हाल गरिरहेको दोत्रो चरणको अध्ययनको आधारमा यससँग काम गर्ने ट्रान्सफरमर्म मर्मत सम्भार तथा अन्य बिजुलीको तेल प्रयोग गरिने व्यक्तिहरूमा आँखा, छाल, स्वासप्रस्वास सम्बन्धी समस्याहरू लगायत प्रजनन क्षमता गुमाएका तथ्यहरू देखाएपरेको छ ।

## नेपालमा पि.सि.वि.यूक्त तेल र उपकरणहरूको प्रयोग

विकासको ऋमसँग औद्योगिक एवं विद्युत विकासको सन्दर्भमा विभिन्न विद्युतिय उपकरण र औद्योगिक उपकरणको प्रयोग गर्ने क्रममा सो उपकरणहरूमा पिसिवि. मिसाइएको बिजुलीको तेल प्रयोगमा वित्रिता आयो । हुनत विकसीत मुलुकहरूमा यस रसायनबाट मानव स्वास्थ्य र वातावरणमा नकारात्मक असर पार्ने कुरा थाहा भएपछि सन् १९८० को दशकमा यस्तो तेलको उत्पादन र प्रयोगमा प्रतिवन्ध लगाइएतापनि विभिन्न मुलुकहरूमा उत्पादन भई भएउन्नरणमा रहेको यस्ता रसायनहरू विकासोनुसुख र अविकसीत मुलुकहरूमा सन् १९९० को दशकसम्म लगातारै आयात भईरहेको देखिन्छ । यस्ता रसायन मीसीएको तेल प्रयोग भएका उपकरणहरू जस्तै बिजुलीको ट्रान्सफरर, राइझेलिक तेल र त्वासमा प्रयोग भएका तेलमा पिसिवि. मिसाइएको सम्भावना वढी भएकोले यस्ता उपकरणहरू कहाँ के कस्तो अवस्थामा छन् सोको अद्यावधिक तथ्याङ्क संकलन गर्नु जटील कार्य देखिन्छ । तत्कालिन जनसंख्या तथा वातावरण मन्त्रालयमा यसै कार्यको लागि कार्यर्त POPs Enabling Activities Project बाट नेपाल विद्युत प्राधिकरणको पूर्ण सहयोग र समन्वयमा यस सम्बन्धी विवरणहरू संकलन क्रममा धैर्य जस्तो विद्युतिय उपकरणहरूमा प्रयोग भएको तेलमा PCB सम्बन्धी जानकारी नमेहोएकोले यस्ता तेलको नमुना संकलन गरी प्रयोगशालामा विश्लेषण नारेसम्म यकीननरूपमा सो तेलमा पिसिवि. यूक्त रहेको पाईएको थियो ।

मेसिनका तेलबाट ढूलो वातावरणीय समस्या भोग्नुपर्ने हुन सक्दछ । यी पि.सि.वि.यूक्त बिजुलीको तेलको प्रयोग भएका वेल्डिङ्ग मेसिन लगातार कामगरी तातेर वापीकरण मैं मानव क्यान्सरजन्य प्रयोगान र डाईजिक्सिन नामक पप्स र्यासहको उत्सर्जन हुने गर्दछ र यसको कामदार एवं वातावरण प्रभावित हुन्छ ।

ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका वर्तमान अध्यक्ष श्री मोहन कटुवालको भनाई अनुसार नेपालमा १००० ग्रील व्यवसायहरूले करीब १५ लाख भन्दा बढीलाई रोजगार प्रदान गरिरहेको कुरा जानकारीमा आएको छ (ग्रील बुलेटिन २०७०, वर्ष २, अंक २ माघ) तथ्याङ्क अनुसार हाल नेपालमा दर्ता भई प्रयोगमा आएका १ हजारौ ग्रील उद्योग र त्वासमा प्रयोग भएका ८-९ लाख लीटर तेलको गुणस्तर र सो तेलमा पिसिवि. मिसाइएको छ भनेर एकिन्न थाहा नभए पनि, यसमा पिसिवि. पकैनै मिसिरेको छ भने अनुमान गर्न रिकिन्छ । किनकी यस अधि गरेको वातावरण मन्त्रालय अर्न्तर्गतका अध्ययन अनुसार पिसिवि. यूक्त बिजुलीको तेल लाखी लिटरको मात्रामा नेपालका विभिन्न भागमा भण्डारण गरेर राखेको पाईएको थियो जुन तेलै अन्तमा ग्रील व्यवसायहरूको वेल्डिङ्ग मेसिनमा पुने गरेको छ । पि.सि.वि. लागत प्रतिवेदन, सन् २००५, वातावरण मन्त्रालय, पप्स प्रोजेक्ट अनुसार नेपालका विभिन्न स्थानहरूमा जम्मा ८५,१८६ लि. पुरानो बिजुलीको तेल पाइएको थियो ।



## पि.सि.वि. सम्बन्धी समस्या एवं चुनौतीहरू

सन् १९९० को दशकभन्दा अगाडी निर्माण भएका विद्युतिय उपकरणहरू जस्तै बिजुलीको ट्रान्सफरर, राइझेलिक तेल र त्वासमा प्रयोग भएका तेलमा पिसिवि. मिसाइएको सम्भावना वढी भएकोले यस्ता उपकरणहरू कहाँ के कस्तो अवस्थामा छन् सोको अद्यावधिक तथ्याङ्क संकलन गर्नु जटील कार्य देखिन्छ । तत्कालिन जनसंख्या तथा वातावरण मन्त्रालयमा यसै कार्यको लागि कार्यर्त POPs Enabling Activities Project बाट नेपाल विद्युत प्राधिकरणको पूर्ण सहयोग र समन्वयमा यस सम्बन्धी विवरणहरू संकलन क्रममा धैर्य जस्तो विद्युतिय उपकरणहरूमा प्रयोग भएको तेलमा PCB सम्बन्धी जानकारी नमेहोएकोले यस्ता तेलको नमुना संकलन गरी प्रयोगशालामा विश्लेषण नारेसम्म यकीननरूपमा सो तेलमा पिसिवि. यूक्त रहेको पाईएको थियो ।

६४ वटा स्थानमा राखिएको बिजुलीको तेलको नमुना परीक्षणको आधारमा

जम्मा तेल १०६१८५.३ लिटर

जस मध्ये १०६२३ लिटरमा ५० पि.सि.वि. भन्दा बढी पिसिवि. रहेको छ भने १५५६२.३ लिटरमा ५० पि.पि.एम. भन्दा कम पिसिवि. रहेको पाईएको छ ।

ओत: पि.सि.वि. लागत प्रतिवेदन, सन् २००५, वातावरण मन्त्रालय पप्स प्रोजेक्ट

सबैभन्दा डरलाग्दो र अन्धविद्यालयमा आधारीत रोचकपक्ष के देखिन्छ भने हाँग्रो देशको अधिकाश भागमा बिजुलीको ट्रान्सफररको तेल, राइफको तेल, वाथ, जोर्नी दुखेको, आगोले पोलेको, ढाड दुखेको, टाउको दुखेको, हातखुटा काटेको ठाउँमा मालीस गर्न व्यापकरूपमा प्रयोग हुने गरेको अध्ययनको क्रममा थाहा हुन आएको छ । पि.सि.वि. मिसाइएको यस्ता बिजुलीको तेलमा भएको विशेष रासायनीक गुणको कारणबाट तत्काललाई यसको प्रयोगबाट राहत भएता पनि दर्घकालमा यसबाट स्वास्थ्यमा नकारात्मक असर पर्ने कुरा वैज्ञानिक खोजबाट स्पष्ट भै सकेको छ । यस सम्बन्धी ज्ञान र चेताना र प्रचार प्रसारको अभावमा के शिक्षित वर्ग के अशिक्षित वर्ग, के बच्चा, के व्यस्क एवं के पाको, सबै उमेर सबै तहको मानिसहरूबाट यस्ता बिजुलीको तेल निर्वाचनरूपमा अनुचित तवरणे प्रयोग भझरहेको देखिन्छ ।

ट्रान्सफररको संख्या	विजुलिको तेल (लिटरमा)
पातर स्टेसन	वितरण र मर्मत केन्द्रहरू
२५६	८४६८
श्रोत: पि.सि.वि. लागत प्रतिवेदन, सन् २००५, वातावरण मन्त्रालय, पप्स प्रोजेक्ट	२,७६४.६४५.१

बन्द उपकरणभीत्र रहेका पि.सि.वि.यूक्त बिजुलीको तेलबाट तत्काल र प्रत्यक्ष स्वास्थ्य एवं वातावरणीय समस्या नहुने भएता पनि ग्रील उद्योगमा हुने वेल्डिङ्ग मेसिन (Welding Machine) मा प्रयोग भएको तेल प्राय कम गुणस्तर यूक्त, खुल्ला तवरणे र एकपल्ट अन्य उपकरणहरूमा प्रयोग भएको तेल सर्तो मुल्यमा खरिद गरी प्रयोग गर्ने गरिनेगरेको तथ्य तत्कालिन वातावरण मन्त्रालयमा रहेको पप्स प्रोजेक्ट (POPs Project) को अध्ययनबाट देखिन आएको थियो भने यस केन्द्रले हालै गरेको अध्ययनबाट पनि प्रमाणित भएको छ । जुन विना सावधानी र जानकारीविना नै प्रयोग भएका यस्ता वेल्डिङ्ग





जनस्वास्थ्य तथा वातावरण प्रबद्धन केन्द्रले संयुक्त राष्ट्र विकास कार्यक्रम, विश्व वातावरण कोष, साना अनुदान कार्यक्रम (UNDP GEF SGP) परियोगी वर्षायोगी पर्याप्तता लिंगेतरुपका ग्रील व्यवस्थाएँ श्री मानवत सुरक्षा, दोशो चरण अन्तर्गत राज्यहाँका छावेलाला भैषजीवी, भायायोका तेल बहादुर भायायोरी र कार्स्टीना टिकाराम पारेखरलाई प्रदान मेरेका सुख्खा वेलिड्ड मेसिनबाट नमुना कार्यक्रम सफलता पूर्वक सञ्चालन मैरेहको छ ।

यस्ता दिर्घाइ रसायनहरू उत्पादन र उपयोगमा प्रतिवन्ध लगाइ पहिले उत्पादन भइ प्रयोगमा रहेका यस्ता पि.सि.वि. यूक्त तेललाई वातावरणीय मैत्री हिसावले सुरक्षित रूपमा नष्ट गर्न दिर्घाइ रसायन सम्बन्धी सन् २०१३ मा सम्पन्न स्टकहोम महासंघी ले आवश्यक व्यवस्था गरेको छ । महासंघीको प्रावधान अनुसार यस्ता पि.सि.वि. यूक्त तेललाई सन् २०२५ सम्म प्रयोग गर्न छुट भएता पनि सन् २०२५ पछी यसलाई पूर्णरूपमा नष्ट गर्न र सो को अद्यावधिक विवरण हरेक पक्ष राष्ट्रले राख्नु पर्न दायित्व संनिधि व्यवस्था छ । यस्ता खतरनाक रसायनहरूको नकारात्मक असर सम्बन्धमा सम्पूर्ण जनतामा जानकारी गराउनु अती आवश्यक छ र यस्को प्रयोगमा सजगता र जिम्मेवारीपना वहन गर्न आवश्यक कानुनी सुधार, अनुगमन र यस्ता तेलका सम्पर्कमा आउने वा काम गर्ने सम्पूर्णलाई सुरक्षात्मक उपायहरू र संयन्त्रहरू उपलब्ध गराउनु आवश्यक देखिन्छ । साथै वर्तमानमा अज्ञानतावस बिजुलीको तेलको व्यापकरूपमा देशभरीका वेलिड्ड मेसिनहरूमा प्रयोग को साथै विभिन्न स्वास्थ्य सम्बन्धी समस्याको नाउँमा मालीस गरीने चलन देखिएको छ । त्यसैले दिर्घकाल सम्म स्वास्थ्य र वातावरणमा नकारात्मक असर पर्न यस्ता तेलको कुनै पनि हालतमा प्रयोग नगरी र अरुलाई पनि यस सम्बन्धी जानकारी दिइ स्वास्थ्यमा पर्ने नकारात्मक असरबाट बचाउँ । विभिन्न स्वास्थ्य सम्बन्धी समस्याको वारेमा आफ्नो नजिकीको स्वास्थ्य चौकी र स्वास्थ्य सम्बन्धी विशेषज्ञहरूको सल्लाह लिइ स्वास्थ्य उपचार गरौ । थाहै नपाइकन प्रयोग भझरहेको र भविष्यमा भयावह समस्या निस्त्याउन सक्ने बिजुलीको तेल प्रयोग आजैदेखि छाडौ र वैकल्पिक उपकरणहरूको प्रयोग गरौ ।

### यसको असरबाट बाच्ने उपायहरू

पि.सि.वि. बाट बाँच्न निम्नलिखित उपायहरू अवलम्बन गरेर यसको प्रत्यक्ष प्रभावबाट बाँचन सकिन्छ ।

- गर्म अवस्थामा पि.सि.वि. बाट प्रदूषित पानीबाट तुरुन्तै समातीएको माझा नखाने ।
- यदि तपाईँ फोहरमेला विर्जिन गर्ने ठाउँ नजिकीको वरिस्तहरूमा बस्नुहुन्छ भने बालबालिकाहरूलाई सिथै फोहरको सम्पर्क वा वरीपरी खेल नदिने । सरसफाईमा एकदमै ध्यान दिने, खाना अधि मुख र हातखुटा राप्री धुने, धुलो खान नदिने आदि ।
- यदि तपाईँ वा परीवारका कुनै सदशयहरू बिजुलीको ट्रान्सफरमर, ग्रील व्यवसाय



**पप्स विषादी तथा पि.सि.वि. को उचित व्यवस्थापन तथा बिसर्जनमा विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयको प्रयास**

पप्स व्यवस्थापन सम्बन्धी सम्पन्न भएको स्टकहोम महासंघीलाई नेपाल सरकार द्वारा १३ अक्टोबर २००६ का दिन अनुमोदन गरेको थिए भने राष्ट्रिय कार्यान्वयन योजना (National Implementation Plan- NIP) अप्रिल २००७ मा बुकाहेको थिए । वातावरण मन्त्रालय स्टकहोम महासंघीको फोकल मन्त्रालय हो । राष्ट्रिय कार्यान्वयन योजना अनुसार पुरान तथा काम नलाग्ने विषादी र पि.सि.वि. को जाँचेत व्यवस्थापन प्राथमिकताको हिसाबले अग्रपक्षिना पर्दछन् । हाल विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयको संघर्षित पि.सि.वि. तथा पप्स विषादीको उचित व्यवस्थापन तथा बिसर्जन परियोजना पप्स व्यवस्थापनरूप सम्बन्धित पहिले परियोजना हो । पप्स विषादीको बिसर्जन जर्मनी सहयोग निकाय (जी.आई.जे.डे) देश बाहिर पठाइ उचीत व्यवस्थापन गरिसकेको छ तथापी ती विषादी राखिएको स्थानहरू अर्कै पनि प्रदूषित रहिरहेको छ । यो प्रदूषित स्थानहरूको बारेमा अध्ययन गर्न हालै सिफेलले माटो नमूना संकलनको क्रममा केही स्थानहरू (जस्तै लिम) मा मानिस एवं सशत्र सैनिक नै बसोबास गरिसकेकोले उनीहरूको स्वास्थ्यमा समस्या आउन सक्छ ।

पि.सि.वि. को समस्या समाधानको निम्नि देशभित्रै उच्च कोटीको प्रविधि भित्राई व्यवस्थापन गर्ने प्रयास मन्त्रालयबाट प्रविधिनै नेपालमा भित्राई सबै पुराना र पि.सि.वि. यूक्त तेल तथा ट्रान्सफरमरहरू भएको ठाउँमानै गै प्रोधनम गरी सबैलाई पि.सि.वि.मूक्त बनाउने काम शुरु भएपनि हाललाई ख्यालित भएको छ ।

जनयेतना कार्यक्रम अन्तर्गत पप्स विषादी, पि.सि.वि. तथा यसको प्रयोगबाट मानव स्वास्थ्य तथा वातावरणमा पर्न जाने नकारात्मक असर र यसको उचित व्यवस्थापनमा सम्बन्धी ज्ञान सम्पूर्ण जनतामा पुऱाइने भनिएको भए पनि त्यता तर्फ मन्त्रालयबाट धेरै हुन नसकेको हो । हाम्रो केन्द्रले जनयेतना सम्बन्धी काम गर्दै आएको छ । ३ वर्ष अवधि तोकिएको उक्त परियोजना विश्व संस्करण कोष को आर्थिक सहयोगमा अक्टोबर २०१० बाट सञ्चालन भैरहेको छ । परियोजना अन्तर्गत ३३ टन पप्स विषादी तथा १६७ टन पि.सि.वि. यूक्त उपकरणहरूको बिसर्जन तथा व्यवस्थापन गरिसे भनिएको छ । परियोजना अवधिमा लगत निर्माण तथा पि.सि.वि. यूक्त ट्रान्सफर्मर तेलको नमूना संकलन कार्यक्रम सम्पन्न भएको छ जसमा २५०० भन्दा बढी ट्रान्सफरमरहरूको लगत बनाइएको छ भने २१००को हाराहरिमा तेलको नमूना संकलन गरिएको छ । जसमध्य ११०० भन्दा बढी नमूना विश्लेषण गरिएको थिए । पि.सि.वि. सम्बन्धी गरिएको अध्ययनमा १५ उर्जा ट्रान्सफर्मर तथा १८६ वटा वितरण केन्द्रको ट्रान्सफर्मर पि.सि.वि. बाट प्रदूषित पाइएको छ । आउदाइनहरूमा यस परियोजना अन्तर्गत निम्नकार्यहरू सञ्चालन गर्ने जमर्को गरीएको छ । पि.सि.वि. व्यवस्थापन सम्बन्धी निर्देशिका ड्राफ्ट गरिएको छ र पि.सि.वि. तेल एवं ट्रान्सफरमरहरूलाई डिकन्टामिनेशन गरी उचीत व्यवस्थापन आदि गर्ने काम भझरेहेकोमा हाल रोकिएको छ । <http://moste.gov.np/POPs>

### जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रको प्रयास

हाल वातावरण मन्त्रालयबाट पि.सि.वि. सम्बन्धी कामहरू भैरहेको भएता पनि जनयेतना तथा क्षमता अभिवृद्धि सम्बन्धित कार्यक्रम हालसम्म एकदमै च्यान भएको अवस्थामा ग्रूएन.डिपी. जिइ.एफ., साना अनुदान कार्यक्रम (UNDP GEF Small Grant Program) को सहयोगमा सञ्चालित दोश्रो चरणको पप्स तथा यसका श्रोतहरूलाई जनयेतना तथा क्षमता अभिवृद्धिको माध्यमबाट निर्मालिकरण गर्ने कार्यक्रम अन्तर्गत जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र (CEPHED) ले एक हदसम्म परीपुरक गर्दै आएको कुरा सहर्ष जानकारी गराउँदछ ।

यही कार्यक्रम अन्तर्गत सन् २०१३ को विश्व वातावरण दिवसको अजसर पारेर जुन १ तारिखको दिन वातावरण विभाग, ग्रील तथा स्टील फेरिकेट्स व्यवसाय महासंघ, ग्रील व्यवसायी संघ रूपन्देहीको सहकार्यमा जनयेतना तथा क्षमता अभिवृद्धिको थिए ।

यस केन्द्रबाट भक्तपुर, पोखरा, बुटवल, दमक, काठमाडौं, लालितपुर, गरी हजारौ ग्रील व्यवसायीहरूलाई पि.सि.वि.र यसको वातावरण तथा स्वास्थ्यमा पार्ने असरहरू सम्बन्धी जनयेतना तथा क्षमता अभिवृद्धिको साथै हालसम्म देशका विभिन्न स्थानका चार वटा विभिन्न व्यवसायीहरूलाई बैकल्पिक सुख्ख मैसिन प्रदानगरी पि.सि.वि. लगायत अन्य पप्स डाईअक्सिन तथा फ्यूरानको उत्सर्जनमा पूर्णतामा रोकथाम गरेको छ भने यसबाट पर्ने वातावरणीय तथा जन स्वास्थ्य सम्बन्धी समस्याहरूको न्यूनिकरण गरेको छ ।




लगात अन्य कुनै विधितय उपकरणसँग सम्बन्धित काम गर्दै हुनुहुन्छ भने यी उपकरणहरू राम्ररी मर्मत सम्भार गरिएको छ भने सुनिश्चित गर्ने र काम गर्न ठार्ड चाहि एकदमै हावा आवत जावत गर्न खालको हुनुपर्दछ ।

- पिसिवी तेल भएका उपकरणहरूमा भएको तेललाई सफा गर्नुपर्दछ र पार्टिपुर्जाहरू छुट्याउनु पर्दछ ।
- पिसिवी तेल भएका ट्रान्सफरमर र अन्य विधुतीय उपकरणहरूलाई संकलन गर्नु पर्दछ र वातावरणमैत्री तरिकाले विसर्जन गरिनुपर्दछ ।
- पिसिवी यूक्त बिजुलीको तेल असुरक्षित तरिकाले भण्डारण गरिएकोमा यसबाटे सम्बन्धित वातावरण मन्त्रालय एवं विधुत प्राधिकरणले तत्काल वातावरण मैत्री तरिकाले व्यवस्थापनको काम थाल्नु पर्दछ ।
- बिजुलीबाट चल्ने प्यान जडित मेसिनबाट मात्रै पनि ग्रील सम्बन्धी कामहरू गर्न सक्ने भएकोले यसको प्रवर्द्धन सबैले गर्नुपर्दछ ।

## पोलिक्लोरिनेटेड डाइबेन्जो डाइअक्सीन

डाइअक्सीन २०० भन्दा

बढी उसै बनावट भएको  
रसायनहरूको समूह हो जुन  
बनावटमा उसै देखिएपनी  
बिस्तक्ताको हिसाबले विभिन्न  
प्रकारका हुन्छन् । स्टकहोम  
महाभूमीबाट वर्गिकरण  
गरिएको २२ दिघीयी प्रदुषक  
मध्ये शुरुवाती अवस्थामा



विभिन्न १२ रसायनलाई १ दर्जन फोहोरीको रूपमा सूचिकृत गरिएको थियो । यिनै रसायन मध्यम पिसिवी, पोलिक्लोरिनेटेड डाइबेन्जो डाइअक्सीन तथा पोलिक्लोरिनेटेड डाइबेन्जो फ्लूरान पनि पर्दछन् । यी रसायनले मानव स्वास्थ्यमा नकारात्मक असर पुऱ्याउने भएकोले उत्पादन तथा प्रयोगमा निरुत्साहनका नीत्ती महासम्बन्धीको निर्णय अनुसार उत्पादनमै प्रतिबन्ध लगाइएको छ । रसायनिक गुण तथा भौतिक संरचनाको आधारमा उसै उत्तै उत्तै हुने धेरै पोलिक्लोरिनेटेड एरोग्याटिक कम्पाउन्डमध्ये डाइअक्सीन पनि एक पर्दछ । डाइअक्सीन तथा फ्लूरान रसायन पोलिक्लोरिनेटेड एरोग्याटिक कम्पाउन्डमध्ये सर्वाधिक हानिकारक रसायन हुन जुन वातावरणको हरेक माध्यम (पानी, हावा तथा माटो) मा जातातै थैरै मात्रामा भए पनि भेटिन्छन् । यी रसायनहरू विभिन्न मानविय तथा रसायनिक कृयाकलाप अर्थात विभिन्न रसायनहरूको समीप्रण हुँदा अनिवित रूपमा उत्सर्जन हुने भएता पनि प्राकृतिक रूपमै उत्सर्जन हुने रसायनमध्ये पर्दैन । जहाँती हाइने भएकोले गर्दा यिनिहरू जलीय तथा थलीय खावा चक्रमा मिसिरहेको हुन्छ । प्राकृतिक प्रकोप जस्तै आगलागि तथा ज्वालामुखी हुँदा तथा विभिन्न जैविक वस्तुको अपुर्ण जलन तथा भण्डारण प्रकृयाको क्रममा उत्सर्जन हुने यी रसायन प्राकृतिक रूपमै यत्रत्र पाइन्छन् ।

## डाइअक्सीनका गुणहरू

### भौतिक संरचना

शुरुवाती अवस्थामा तथा सकली स्वरूपमा डाइअक्सीनहरू ठोस पार्दर्शी वस्तुको रूपमा हुन्छन् । सामान्यतया धेरै रसायनको मिश्रणबाट उत्सर्जन हुने डाइअक्सीन गन्धरहित हुन्छन् । विषाक्ताको हिसाबले भिन्नता हुने डाइअक्सीन परिवार मध्ये २, ३, ७, ८-डाइअक्सीन सबैभन्दा विशाल मानिन्छ । डाइअक्सीन ८०-३३० डिग्री सेल्सीयसको तापक्रममा पग्लने गर्दछ भने ९०° डिग्री सेल्सीयसमा जन्मे गर्दछ । पोलिक्लोरिनेटेड डाइबेन्जो डाइअक्सीन ७५ विभिन्न रसायनहरूको समूह हो जसलाई सामान्य रूपमा डाइअक्सीनमात्र पनि भन्ने गरिन्छ । यसलाई रसायनिक सुत्रको रूपमा  $C_{12}H_8Cl_4O_2$  लेखन सकिन्छ । पोलिक्लोरिनेटेड डाइबेन्जो डाइअक्सीन परिवारलाई सुत्रमा रहेको कलोरिनिको आधारमा ८ वटा रसायनिक समूहमा विभाजन गरेको पाइन्छ ।

### रसायनिक गुण

डाइअक्सीन पानीमा कम घुलनशील तथा बोसोमा बढी घुलनशील हुन्छ । एकपटक उत्सर्जन भएर वातावरणमा मिसिसकेपछि डाइअक्सीनहरू टुक्रन थाल्छ र हावाको माध्यमद्वारा टाढाटाढासम्म फैलिएर कृषि क्षेत्र, जमिन तथा पानीमा संचित भएर

बस्दछ । प्रायजसो डाइअक्सीनहरू स्थायी तथा बोसोमा घुलनशील प्रवृत्तिको हुने भएकोले पानी तथा जमीनमा पाइने वस्तुहरू तथा जैविक शरीरमा संचित भएर लामो समयसम्म बसिरहने हुन्छन् । डाइअक्सीनहरू धेरैनै घुलनशील हुने कारणले ताल तथा खोलामा मिसिदा थेग्रा, ससाना डुडामा जम्मा भएर बस्दछ । सँगसँगै डाइअक्सीन वर्षैसम्म विखण्डन नहुने प्रवृत्तीको हुने भएकोले वातावरणमा दिर्घि कालसम्म खाद्य चक्रमा संचित भएर बस्ने गर्दछ । एकपटक हावामा मिसिसिकेपछी डाइअक्सीन वरिपरिको क्षेत्रमा तुरुन्तै जम्मा हुन पुग्दछ । जमीनमा अन्य रसायनिक प्रदुषकहरू रहने तथा सोसँग डाइअक्सीन सजिलै घुल्ने भएकोले माटोको माध्यमद्वारा टाढाटाढासम्म फैलने गर्दछ ।

### श्रेत्र


डाइअक्सीनको उत्सर्जन विभिन्न मानव कृयाकलाप तथा औद्योगिक कृयाकलाप (रसायनिक तथा अन्तर्जलन प्रकृया)बाट इनिचित उत्पादनको रूपमा हुने गर्दछ । रसायनिक उद्योगमा हुने गरेको विभिन्न रसायनिक दुर्घटना क्रममा समेत डाइअक्सीनको उत्सर्जन हुने गर्दछ । अन्य उत्सर्जनका श्रोतहरू जस्तै घारायसी हिटर, कृषि क्षेत्रबाट निस्कने फोहोर, स्वास्थ्य संस्थानज्य फोहोर तथा घारायसी फोहोरलाई जलाउने प्रकृया आदि पर्दछन् । वातावरणमा डाइअक्सीनको मुख्य श्रोतको रूपमा अस्पतालज्य फोहोर तथा ठोसजन्य फोहोरको आपूर्ण भण्डारण प्रकृयालाई मानिन्छ । माटोमा डाइअक्सीनको श्रोतको रूपमा हावामा पाइने डाइअक्सीन जम्मा भएर झार्ने, कृषियोग्य जमिनमा दुषित लेदोयुक्त तरल फोहरको मिसावट, दुषित विषादी तथा किटनाशक पदार्थको प्रयोग मानिन्छन् । डाइअक्सीन पानीमा निकै कम घुल्ने भएपनि पानीमा पाइने खनिज तथा जैविक वस्तुमा टासिएर बस्ने भएको कारण यो जहाँतही पाईन्छ ।

प्राकृतिक सँगै मानवकै कारणले पनि डाइअक्सीन को उत्सर्जन भैरहेको छ जस्तै फोहोर भण्डारण, रसायन तथा मल निर्माण उद्योगमार्फत यी रसायनको उत्सर्जन भैरहेको छ । यी रसायनहरू पेपर मिलमा कलोरिनमा आधारित लिंचिड प्रकृया तथा किटनाशक पदार्थको उत्पादनक्रम, बिशेष गरी अटोमोबाइल इन्जीन, चुरोट, सुर्ती, काठ तथा कोइलाखानीबाट निस्कने धुँवामा पाइने गर्दछ । मुख्यतया हानिकारक फोहोर, नगरपालिकाबाट निस्कने फोहोर तथा अस्पतालबाट निस्कने फोहोरको भण्डारण क्रममा यी रसायनहरू उत्सर्जन अत्यधिक हुने गर्दछन् ।

विश्वमा १९औ शताब्दीको मध्येताका डाइअक्सीन प्रदुषणका कारण घटेका दुर्घटनाहरू प्रशंसन पाइन्छन् । डाइअक्सीन विषाक्ताका कारण भएको पछिल्लो दुर्घटना भनेको युक्तेनियन नेता युस्चेन्कोमा देखिएको थियो । उहाँको रगत तथा हाडमा डाइअक्सीनको मात्रा सामान्य मात्रा भन्दा १००० गुणा ज्यादा पाइयो । एकपटक वातावरणमा मिसिसिकेपछी जैविक संचितकरण भएर बस्ने तथा टाढाटाढासम्म फैलन सक्ने भएकोले यसलाई दिर्घीयी जैविक प्रदुषकको रूपमा वर्तिकरण गरिनुका साथै यसको सम्पर्कले वातावरण तथा मानव स्वास्थ्यमा नकारात्मक असर पुऱ्याउदछ ।



डाइअक्सीन उत्सर्जनका श्रोतहरू, भण्डारण प्रकृयालाई डाइअक्सीन सबैभन्दा बढी आँदेछ




## वातावरणमा डाइअक्सीनको प्रभाव

डाइअक्सीन नगरपालिका फोहोर, स्वास्थ्यजन्य फोहोर तथा औद्योगिक फोहोर भौमिकरणको क्रममा हावामा मिसिन पुण्डछ। डिजेल तथा ग्यासोलिन इन्धनबाट चल्ने गाडीबाट निस्कने ढुँगामार्फत पनि डाइअक्सीन हावामा मिसिन्छ। अन्य श्रेत्र भनेको : कोइल खानी, पिसिवि, युक्त सामग्रीको भौमिकरण, चुरोटको ढुँगा आदि हुन। हावामा मिसिन्छे डाइअक्सीन गुरुत्वाकर्षनका कारण सतहमा झर्न पुने भएकोले डाइअक्सीनको प्रवेश ताल, खोला तथा समुद्री क्षेत्र जस्ता वातावरणका मुख्य अड्डमा सजिले प्रवेश गर्दछ जसले अन्तर पानिमुग्गीको खाद्य प्रणालीमा सिंधा असर पार्न पुण्डछ। फोहोर पानी तथा औद्योगिक क्षेत्रबाट निस्कने ढुँगित तरल पदार्थको मिसावटबाट पानी तथा समुद्री तट, खोला तथा तालहरु ढुँगित बन्न पुण्डछन्। यो डाइअक्सीनको मात्रा खाद्य प्रणालीमा प्रवेश गर्न तथा जिवको शरीरमा जम्मा भएर बस्ने गर्दछ। श्रोतबाट उत्सर्जित डाइअक्सीनका तुल्यता कण उत्सर्जन केन्द्र नजिकै जम्मा भएर बस्दछ भने साना साना कणहरू टाढाटाढा सम्म फैल्ने गर्दछ। केही डाइअक्सीन रसायनहरू बाफ बनेर हावामा मिसिन्छ र विश्वभर प्रदूषकोरु रूपमा जम्मा भएर बस्तछ। सूर्य प्रकाश तथा हावामा रहेको अन्य रसायनहरूको महताले डाइअक्सीन सानो सानो खण्डमा विभाजन हुने तथा धेरै जसो डाइअक्सीनहरू माटो तथा पानीमा जम्मा भएर बस्तछन्।

डाइअक्सीन विभिन्न कलोरिनेटेड विषादीको उत्पादन क्रममा वातावरणमा मिसिने गर्दछ। धेरै थेरै मात्रामा भएपनि डाइअक्सीन वातावरणमा लामो समयसम्म बस्ने भएकोले विगतमा प्रयोग गरिएको प्रदुषित विषादीको प्रयोग वर्तमान समयमा पनि चासोको विषय भएको छ। सँगै यी विषादिका भन्दारण अव्यवस्थित तरिकाले हुँदा तथा त्यसबाट निस्कने फोहोरको कारणले डाइअक्सीनबाट हावा तथा पानी प्रदुषित हुने गर्दछ। पानीको सतहमा जम्मा भएर बस्दछ डाइअक्सीनबाट हावा तथा पानी प्रदुषित हुने गर्दछ। पानीमा सजिले नघुलिने भएकोले धेरै जसो डाइअक्सीनहरू सुक्ष्म बोटिरुवा तथा जिवमा जम्मा भएर बस्तछ। डाइअक्सीनहरू सुक्ष्म बोटिरुवा तथा जिवमा जम्मा भएर बस्ने तथा ती जिवलाई तुला जिवले आहारको रूपमा खाने हुँदा सानोतुलो सबैखाले जनावरको शरीरमा भेटिन्छ। (यो प्रकृयालाई खाद्य चक्र भनिन्छ)

## डाइअक्सीन सम्बन्धी अध्ययनहरू

सन २००५ मा International PoPs Elimination Network ले कुखुरीको अण्डामा गरेको अध्ययनमा ७० देशको २० स्थानमा पाइने चलाहरूमा डाइअक्सीनको मात्रा उच्च रहेको पाइएको थियो साथै बच्चाहरू आमाको दुध सेवन गर्दा डाइअक्सीनबाट प्रभावित हुने गर्दछन्। रसायनिक क्षेत्रमा काम गर्ने मजदुरको शरीरमा स्वास्थ्यशासको माध्यमबाट डाइअक्सीनको प्रवेश गर्दछ। कृषि क्षेत्रमा रसायनको प्रयोग गर्दा तथा किटनाशक पदार्थको प्रयोग गर्दा मानव शरीरमा प्रवेश गर्दछ।



## मानव शरीरमा प्रभाव

डाइअक्सीन वातावरणमा थेरै थेरै मात्रामा तर सर्वत्र भेटिने गर्दछन्। प्रायजसो मानव शरीरमा डाइअक्सीनको सेवन खानाको माध्यम अझ विशेषत मासु तथा दुध जन्य बरतु र माछाको सेवनबाट हुने गर्दछ। मानव शरीरमा डाइअक्सीनको मात्रा शरीर शरीरमा अन्तर हुने तथा खानाको मात्रा तथा खानामा डाइअक्सिनको प्रदूषन मात्रामा निर्भर हुने गर्दछ। हरेक प्राणी खाना सेवन गर्दा, छालामा सम्पर्कमा आउदा, तथा डाइअक्सिनबाट प्रदुषित बस्तुको सम्पर्कमा आउँदा मानव शरीरमा डाइअक्सीन प्रवेश गर्न गर्दछ। मानव शरीरमा डाइअक्सीन बोसोको तन्तुहरूमा जम्मा भएर बने जुन सजिले निस्कासन नहुने प्रवृत्तीको हुँच। समय सँगै डाइअक्सीनहरू हाँडमै संचीत भएर बस्ने

कारणले थेरै मात्रामा सम्पर्कमा आउदा पनि अत्यन्त हानिकारक मानिन्छन्। वर्तमान अवस्थामा डाइअक्सीनको सम्पर्कले देखिएको नकारात्मक असरहरू भनेको तनाव उत्पन्न हुनु, हेपाटाइटिस, बानीव्योहोरा परिवर्तन हुनु, शक्तिहिन बोध हुनु, थकान महुसुस गर्न, शरीरमा अत्यधिक मात्रामा रौहरु देखा पर्नु, रक्तसंचारको गतिमा परिवर्तन हुनु, छाला विलाउन थालु आदि। धेरै मात्रामा सम्पर्कमा आएको शरीरमा विभिन्न अध्ययनले द्युमोरोको लक्षणहरू देखाएको छ। प्रजनन क्षमतामा हास, महिनावारीमा गडबडी, शुक्रकिटको मात्रा र गुणमा हास, अन्य असरहरू भन्नुपर्दा बालबालिकाको दात बिग्रनु, डाइबिटिज हुनु, रोग सँग लड्ने क्षमतामा हास आउनु आदि हुन।

मानव तथा जनावरको शरीरमा डाइअक्सीनको प्रवेशले क्यान्सरजन्य रोग निष्पाउन सक्ने कारणले डाइअक्सीनको प्रवेश स्वास्थ्यको हिसाबले निकै खतरापूर्ण रसायनको रूपमा गणिन्छन्। डाइअक्सीनको सम्पर्कमा आएमा बुढी विकासमा सुक्तता, प्रजनन अंगमा समस्या आदि हुने गर्दछ। सामान्यरूपमा भन्नुपर्दा डाइअक्सीनको सेवनले छालाको रूप बिग्रने, कलेजोमा समस्या उत्पन्न हुने तथा अत्यधिक मात्रामा सेवन भएमा मृत्यु पनि हुन सक्दछ। विभिन्न प्राणीमा देखिएको अत्यधिक संवेदनशील असरहरूमा शरीर विकास, स्नायू, प्रजनन अंग तथा रोगप्रतिरोधात्मक क्षमतामा हास आउने पर्दछन्। सुरुवाती समयमा कुनै लक्षण नदेखिएपनी डाइअक्सीनको सम्पर्कमा आइसकेको केही वर्षपछि बल्ल समस्याहरू देखार्न थाल्छ। प्रभाव तुरूतै देखिने वा धेरै वर्षपछि मात्र देखिने सम्पर्क समयको अवधि तथा मात्रामा निर्भर पर्दछ। शरीरको बानवट तथा संवेदनशीलताले पनी प्राणीहरू बीचमा देखिने प्रभावमा भिन्नता लेराउदछ। तुरूतै देखिने प्रभावहरूमा छाला विलाउने, कलेजोमा समस्या उत्पन्न हुने आदि हुँच्न भने लामो समयको अन्तरालमा देखिने प्रभावमा रोग प्रतीरोधात्मक क्षमतामा हास आउने, स्नायू प्राणीलाई असर पुने तथा प्रजनन प्राणीलाई असर पुग्ने हुँच्न। लामो समयसम्मको समर्पकले क्यान्सर निष्पाउने गर्दछ।

## मापदण्ड

USFDA को सल्लाहअनुसार ५० ppt भन्दा बढी भएको मात्रा खान हुँदैन सो निर्णयका कारण धेरै व्यापारिक माणिलाको प्रयोग रूपमा देखिने वा धेरै वर्षपछि मात्र देखिने सम्पर्क समयको अवधि तथा मात्रामा निर्भर पर्दछ। शरीरको बानवट तथा संवेदनशीलताले पनी प्राणीहरू बीचमा देखिने प्रभावमा भिन्नता लेराउदछ। तुरूतै देखिने प्रभावहरूमा छाला विलाउने, कलेजोमा समस्या उत्पन्न हुने आदि हुँच्न भने लामो समयको अन्तरालमा देखिने प्रभावमा रोग प्रतीरोधात्मक क्षमतामा हास आउने, स्नायू प्राणीलाई असर पुने तथा प्रजनन प्राणीलाई असर पुग्ने हुँच्न। लामो समयसम्मको समर्पकले क्यान्सर निष्पाउने गर्दछ।

## पोलिक्लोरिनेटेड डाइबेन्जो फ्यूरान

पोलिक्लोरिनेटेड डाइबेन्जो फ्यूरान

फ्यूरानलाई सामान्य रूपमा फ्यूरान

पनि भन्ने गरिन्छ। यसको

रसायनिक सुत्र अनुसार यसमा

१ देखि ८ कलोरिन जोडिन

सक्दछ। यसको हानिकारक

गुण यसमा जोडिएको कलोरिनको

स्थान र संख्यामा भर पर्दछ।

जति धेरै संख्यामा कलोरिन

जोडिएको हुँच्न त्यतीनै धेरै बिखउन नहुने तथा लामो समयसम्म वातावरणमा रहेर हानी गर्दछ।

पोलिक्लोरिनेटेड डाइबेन्जो फ्यूरान परिवारको १३५ छुटटाकुट्टै रसायनहरू हुँच्न

जसको स्वास्थ्य तथा वातावरणमा नकारात्मक असर पुऱ्याउने मात्रा फरकफरक हुँच्न।


परिषेनशाला तथा अध्ययनको लागि बाहेको अन्य उपयोगिताको हिसाबले इच्छित रूपमै यो

रसायन उत्पादन गरिदैन। फ्यूरानहरू पनि डाइअक्सीनजस्तै अनिच्छित रूपमा चुरोटको

ढुँगा, फोहोर भौमिकरण गर्दा धुवा, आदि श्रोतबाट उत्सर्जन हुने गर्दछ। पिसिवि

युक्त ट्रान्सफरम तेल जस्तै ग्रील वेल्डिङ मेसिनबाट पनि फ्यूरानको उत्सर्जन हुने गर्दछ।

फ्यूरानलाई रसायनिक सुत्र  $C_{12}H_4Cl_4$  पनि लेख सकिन्छ।




फ्यूरान इच्छित रूपमा उत्पादन नगरिए पनि विभिन्न श्रोतहरूबाट वातावरणमा

मिसिरहेको हुँच्न। वर्तमान अवस्थामा प्रयोग भैरहेको होस् वा विगतमा प्रयोग गरिएको

चेन्टाकलोरोफेनोललाई फ्यूरानको मुख्य श्रोतको रूपमा लिइन्छ। सँगै अन्य रसायन





जस्तै कलोरिनेटेड फेनोल, कलोरिनेटेड डाइफेनाइल इथर तथा पि.सि.वि. को उत्पादनबाट पनि फ्यूरानको उत्सर्जन हुने गर्दछ । अन्य श्रोतहरू यस प्रकार छन् :

- कुनै पनि बस्तुलाई जलाउदै खरानी बनाउने प्रक्या
- पेपर उद्योगमा प्रयोग हुने पेपर तथा पल्पको कलोरिन लिंगिय
- कलोरिन-अल्कालिन उद्योग जहाँ ग्रेफाईट इलेक्ट्रोड प्रयोग हुन्छ
- लेड्यूक्ट पेट्रोल प्रयोग हुने गाडीबाट निस्कने धूँवा
- बैचामा प्रयोग गरिने मल
- अस्पतालजन्य फोहोर, हानिकारक फोहोर, नगरपालिकाबाट निस्कने फोहोरको अभिकरण प्रकृया
- त्यान्डफिल क्षेत्र आदि ।

## वातावरणीय प्रभाव

फ्यूरानलाई स्थाई तथा दिर्घीयी रसायनको रूपमा मानिन्छ । स्थाई गुण भएको कारणले जिवहरूमा निकै लामो समयसम्म जम्मा भएर बस्ने गर्दछ । रसायनिक युग्मजस्तै पानीमा नद्युल्ने, एकपटक जम्मा ऐसकेपछी अडिङ भएर बस्ने तथा बाफ भएर उडन सक्ने कारणले फ्यूरानलाई एक ठाउमा उत्सर्जन भएपनि अन्य ठाउमा सेमेत प्रदुषन गर्न सक्ने रसायन मानिन्छ । माछामा गरिएको अध्ययनमा फ्यूरानको मात्र भेटाइएको थिए जसको कारणले माछाको मृत्युदर बद्न पुगेको थिए ।

## मानव स्वास्थ्यमा प्रभाव

फ्यूरानलाई क्यन्सरजन्य रसायन मानिन्छ । मानव शरीरमा फ्यूरानको प्रब्रेश मुख्यत खानाको माध्यमबाट, श्वास प्रस्वास लिदा, छालाको सम्पर्कमा आउदा तथा पिन्ने पानीको माध्यमबाट हुने गर्दछ । मानव शरीरमा एकपटक प्रब्रेश गरिएकेपछी बोतो तथा हाँडमा जम्मा भएर बर्णोसम्म बस्दछ । फ्यूरानको सम्पर्कले गर्दा प्रजनन प्रणालीमा समस्या उत्पन्न हुने, मान्देको शरीर वृद्धि हुने प्रकृयामा ढिलाइ हुने, रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउने, निद्रा नलान्ने, वजन घट्ने, कलेजोमा समस्या देखा पर्ने आदि रोगहरू देखा पार्न थाल्दछन् ।

## मापदण्ड

विश्व स्वास्थ्य सँगठन तथा संयुक्त राष्ट्र संघिय खाद्य तथा कृषि संस्थाको सहकार्यमा डाइअक्सीन र फ्यूरानको सहन सकिने मात्रा ७० पिकोग्राम प्रति के.जी. प्रति महिना शरीरको वजन भनेर तोकिएको छ ।

## निष्कर्ष

केन्द्रबाट संचालित जनयेतना सम्बन्धी कार्यक्रमले बद्दो ग्रील व्यवसायीयहरू मुख्या पिसिवि तेलमुक्त वेल्डिङ मेशिनको प्रयोग बढाउदै लगेकोबाट जनस्वास्थ्य तथा वातावरणमा पिसिवि, डाइअक्सीन र फ्यूरानको उत्सर्जनमा कमी आएको छ भने त्यसको अन्तिम उपयोगकर्ता ग्रील वर्कशेपहरूमा भएको सबै पिसिबियुक्त तेल, मेशिनहरूको विस्थापन, व्यवस्थापन गर्न सरकारले आवश्यक सहयोग गर्नु पर्ने आवश्यकता छ । संयुक्त राष्ट्रिय विकास कार्यक्रम, विश्व वातावरण कोष, साना अनुदान कार्यक्रम नेपालको सहयोगमा सञ्चालित पस सम्बन्धी जनयेतना तथा क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र (CEPHED) लिलितपुरले ग्रील तथा स्टील व्यवसायी महासंघ नेपाल (FGSFN) को सहकार्यमा, ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको मातहतमा रहेका देशका ५ विकास क्षेत्रका ग्रील तथा स्टील व्यवसायी संघमध्ये हरेक विकास क्षेत्रमा १ वटा जिल्ला संघमा पिसिवि, सम्बन्धी जनयेतना तथा क्षमता अभिवृद्धि तालिम दिने कार्यक्रम भैरहेको छ । साथै यो चरणमा भाषा, कारिक तथा रूपनेहरीका तिन वटा विभिन्न ग्रील व्यवसायीहरूलाई यसै कार्यक्रमको सहयोगमा वैकल्पिक सुख्खा वेल्डिङ मेसिनहरू पनि प्रदान गरी पिसिविमुक्त ग्रील व्यवसाय सफलता पूर्वक संचालन भैरहेको छ ।

काठमाण्डौ उत्पत्तिको अल्का, काठमाण्डौको लुक्रस तथा काङ्गेको धुलिखेल अस्पतालहरूमा पहिले पहिले फोहरको व्यवस्थापनबाट पस अर्थात दिर्घीयी प्रदूषणहरूको उत्सर्जन भैरहको स्थितीमा हाल संयुक्त राष्ट्रिय विकास कार्यक्रम, विश्व वातावरण कोष, साना अनुदान कार्यक्रम (UNDP GEF SGP) नेपालको सहयोगमा सञ्चालित पस सम्बन्धी जनयेतना तथा क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र (CEPHED) को सहयोगमा वातावरण मैत्री फोहर व्यवस्थापनको राम्रो व्यवस्था अपनाएको छ । फरक फरक फोहरलाई अलग अलग रङ्गको भासामा श्रोतमै छुट्याउने, अलगै संकलन, ओसार पसार, र जलाउनुको सद्वा निर्मलीकरण (स्टेरिलाइजेशन) गरी मात्र बाहिर पठाउने गरेकोले पसको उत्सर्जन पूर्णतया नियन्त्रण गरेको छ ।

साथै हरेक वार्डहरूमा मर्करी थर्मामिटर र मर्करीयूक्त रक्तचाप नाने यन्त्र हटाएर डिजीटल थर्मामिटर र एनोरोइड रक्तचाप नाने यन्त्र प्रयोगमा ल्याएकोबाट मर्करी पोखिने वा वातावरणमा पिसिने, वा काम गर्ने यकित्सक, नर्स, कर्मचारी, बिरामी तथा बिरामीकुरुवा मर्करीको प्रभावबाट पूर्तया मूक भएको छ । वातावरणमैत्री फोहर व्यवस्थापन अन्तर्गत फोहर जलाउनुको सद्वा निर्मलीकरण प्रविधिबाट प्रोधन गरेकोबाट पसको उत्सर्जनमा पूर्तया रोकथाम भएको छ । साथै नेपाल सरकारले अनुमोदन गरेको पस महासञ्चिले लिएको पस, पस जन्य रसायन तथा यसको श्रोतहरूको समेत निरुत्साहित गर्न अउदेश्य पुरा गर्न अल्का अस्पतालले सबै योगदान गर्न सकेकोमा अस्पताल संपत्ति पूर्तया सन्तुष्ट छ र अरु निजी तथा सरकारी अस्पतालको लागि उदाहरण बन्दै गएको छ ।

## जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र "2011 PEN Award"

### २०१२ वातावरण संरक्षण पुरस्कारद्वारा सम्मानित

जनस्वास्थ्य तथा

वातावरण प्रवर्द्धन

केन्द्रले संयुक्त

राष्ट्र संघीय विकास

कार्यक्रम, विश्व

वातावरण कोष, साना

अनुदान कार्यक्रम

नेपालको सहयोगमा

पोलीकलोरीनेटेड

वाइफिनाइल

(पि.सि.वि.) को

समस्या सम्बन्धी अध्ययन, अनुसन्धान तथा जानकारी पत्रहरू प्रकाशन र

वितरणका साथै यसबाट प्रत्यक्ष प्रभावित ग्रील व्यवसायी एवं कामदारहरू

लगायत सबै सरकारावालाहरूमा आवश्यक जनयेतना तथा क्षमता अभिवृद्धि

गर्वै आएको कार्यलाई उच्च मूल्याङ्कन गर्दै यस केन्द्रलाई **संयुक्त राष्ट्र**

**संघीय पस महासञ्चिलन** अन्तर्गत पिसिवि उन्मुलन सञ्जाल (PCB Elimination Network) द्वारा प्रदत "PEN Award 2011" पुरस्कारले सम्मानित गरिएको

छ । उक्त पुरस्कार यस केन्द्रका कार्यकारी निर्देशक राम चरित्र साहले पस सम्बन्धी स्टकहोम महासञ्चिलनका पक्ष राष्ट्रहरूको पाचौ महासम्भामा समाचारका डा. क्यारेल ल्याहाबाट जेनेभामा सम्पन्न सोही महासम्भामा सन् २०११ अप्रिल

२८ मा ग्रहण गरेका थिए । साथै नेपाल सरकार, विज्ञान, प्रविधि तथा

वातावरण मन्त्रालयबाट सन् २०१२ को वातावरण संरक्षण पुरस्कार पनि

प्राप्त गर्न सफल भएको छ । यस संस्थाले गर्वै आएको पि.सि.वि. सम्बन्धी

कार्यहरूलाई TOXICS LINK, India-SSNC, Sweden ले समेत सहयोग पुर्याएको हो ।



केन्द्रका कार्यकारी निर्देशक राम चरित्र साहले पस सम्बन्धी स्टकहोम महासञ्चिलनका पाचौ महासम्भामा समाचारका डा. क्यारेल ल्याहाबाट र ग्रहण गर्दै

यो जानकारी पत्र, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम, विश्व वातावरण कोष, साना अनुदान कार्यक्रम नेपालको सहयोग (UNDP GEF Small Grant Program) को सहयोगमा सञ्चालित दोश्रो चरणको पसक तथा यसका श्रोतहरूलाई जनयेतना तथा क्षमता अभिवृद्धिको माध्यमबाट निर्मलीकरण गर्ने कार्यक्रम अन्तर्गत जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र (CEPHED), ईमाडोल ५, ललितपुर, नेपाल द्वारा तयार एवं प्रकाशित गरिएको हो ।



## थप जानकारी एवं सुकावको लागि

### जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र

ईमाडोल ५, ललितपुर, काठमाण्डौ, नेपाल | फोन र फ्याक्स: +९७७-१-५२०९७८६, | मोबाइल: +९७७ ९८०३०४६२९ | ईमेल: cephed04@yahoo.com